



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

## स्थानीय राजपत्र

खण्ड: २

सङ्ख्या: ३१

मिति: २०७७/०५/१६

भाग - २

चिचिला गाउँपालिका

सञ्चार खर्च सञ्चालन कार्यविधि, २०७७

## सञ्चार खर्च सञ्चालन कार्यविधि, २०७७

### प्रस्तावना:

चिचिला गाउँपालिका तथा अन्तर्गतका शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई सञ्चार खर्च सञ्चालन गर्नका लागि कानून निर्माण गर्न वाञ्छनीय भएकाले चिचिला गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ३ बमोजिम चिचिला गाउँकार्यपालिकाले “चिचिला गाउँपालिकाको सञ्चार खर्च सञ्चालन कार्यविधि, २०७७” बनाएको छ।

### परिच्छेद – १

#### प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधीको नाम “चिचिला गाउँपालिकाको सञ्चार खर्च सञ्चालन कार्यविधि, २०७७” रहेको छ।

(२) यो कार्यविधि मिति २०७७/०६/०१ गते देखि प्रारम्भ हुनेछ।

२. **परिभाषा र व्याख्या:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधीमा:

(क) “गाउँपालिका” भन्नाले चिचिला गाउँपालिका सम्झनुपर्दछ।

(ख) “गाउँकार्यपालिका” भन्नाले चिचिला गाउँकार्यपालिका सम्झनु पर्दछ।

(ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले यस गाउँकार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्दछ।

- (घ) “कर्मचारी” भन्नाले यस चिचिला गाउँपालिका अन्तरगत कार्यरत कर्मचारी सम्झनु पर्दछ ।
- (ङ) “शाखा प्रमुख” भन्नाले गाउँकार्यपालिकाको कुनै शाखाका प्रमुख शाखाको नेतृत्व गर्ने जिम्मेवार कर्मचारी सम्झनु पर्दछ।
- (च) “वडा सचिव” भन्नाले गाउँकार्यपालिकाको वडामा कार्यरत कर्मचारी सम्झनु पर्दछ ।

३. कार्यविधि लागू हुने क्षेत्र:- गाउँपालिका कार्यालय र सो अन्तरगत कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई कार्य भूमिकाको आधारमा औचित्य पृष्ठी हुने गरी कार्यालय प्रयोजनका लागि सञ्चार खर्च गरे बापत सञ्चार खर्च मासिक रुपमा सम्बन्धित कर्मचारीको मोबाईल नम्बरमा सञ्चार खर्च भुक्तानी गर्ने गरी यो कार्यविधि कार्यपालिकाले मिति २०७७/०६/०१ गते देखि लागु हुनेछ ।

४. सञ्चार खर्च सञ्चालनका लागि वितरणको व्यवस्था:-

क्र.स.	कार्यालय/शाखा	रकम	कैफियत
१.	प्रमुख प्रशासकीय अधिकृत	१०००।-	
२.	लेखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख	१०००।-	
३.	अन्य शाखा प्रमुख	५००।-	
४.	वडा सचिव	५००।-	

५.	स्वास्थ्य चौकी / इकाई प्रमुख	५००१-	
६.	कार्यालयका प्राविधिक	५००१-	
७.	वडा प्राविधिक	५००१-	

५. कार्यविधीको व्याख्या, संशोधन तथा अनुसूची थपघट: यस कार्यविधिको आवश्यक व्याख्या, संशोधन तथा अनुसूची थपघट गाउँकार्यपालिकाले गर्नेछ ।

गाउँ कार्यपालिकाको कार्यालयबाट मुद्रित । मूल्य रु ५१-